

अवस्थित र नियोजित उपायहरू जातीय समानताको प्रोत्साहन को लागि

न्याय विभाग
(Department of Justice)

(न्याय कार्यालयका सचिव सहित)
(Including Secretary for Justice's Office)

कानूनको शासन हाम्रो समुदायको मूल मूल्य हो। यो एउटा अग्रणी अन्तर्राष्ट्रिय वित्तीय केन्द्रको रूपमा रहेको हङ्कङको सफलताको आधारशिला पनि हो। न्याय विभागले हाम्रो कानूनी प्रणालीमा महत्वपूर्ण भूमिका खेल्छ। विभागले अन्य ब्युरो र सरकारको विभागहरूलाई कानूनी सल्लाह दिन्छ, कानूनी कार्यवाही मा सरकार को प्रतिनिधित्व, सरकारी बिल मस्यौदा, मुद्दा चलाउने निर्णय गर्छ, र कानून को शासन लाई प्रोत्साहन दिन्छ। कानूनी सेवाहरू र विवाद समाधानका लागि क्षेत्रीय केन्द्रको रूपमा हङ्कङको स्थिति बृद्धि गर्न विभागको यो महत्वपूर्ण नीतिगत उद्देश्य हो।

- सम्बन्धित सेवाहरू
- जनताका सदस्यहरूले हाम्रो सामान्य सोधपुछ हटलाइन, ईमेल, फ्याक्स र पोष्ट मार्फत हाम्रो विभागलाई सामान्य सोधपुछ / टिप्पणी गर्न सक्दछन्।
 - सार्वजनिक र कानूनी पेशाका सदस्यहरूले सिविल डिवीजन र अभियोजन शाखा (Civil Division and Prosecutions Division) द्वारा सम्बन्धित रिसेप्शन काउन्टरहरूलाई अदालत कागजातहरू र अन्य पत्राचार सेवा पेश गर्न वा श्रॉफ अफिसमा भुक्तानी गर्न सक्नेछन्।
- अवस्थित उपायहरू
- हाम्रा सेवाहरू जातिको सन्दर्भमा तटस्थ छन् र सेवाहरू दुबै चिनियाँ र अंग्रेजीमा डेलिभर गरिएका छन्। अनुवाद सेवा आवश्यक र उपयुक्त अवस्थामा, आवश्यक पत्राचारहरूको लिखित प्रतिक्रियाको लागि विदेशी भाषा (हरू) मा व्यवस्थित गरिनेछ।
- भविष्य को कार्यको आकलन
- हाम्रो सेवाहरू समय-समयमा समीक्षा हुनेछ र आवश्यक भएमा सुधार गरिनेछ, विभिन्न जातिका मानिसहरूका आवश्यकताहरू पूरा गर्ने दृष्टिकोणका साथ।

थप उपाय लिइने

- सेंटर फॉर हार्मनी एंड एनहांसमेंट ऑफ एथनिक माइनॉरिटी रेजिडेंट्स (CHEER) मार्फत आवश्यक र उपयुक्त ठाउँमा व्याख्या(इंटरप्रेटेशन) सेवाको व्यवस्था गरिनेछ। CHEER ले आठवटा भाषाहरूमा टेलिफोन व्याख्या सेवाहरू प्रदान गर्दछ, जस्तै बहासा इन्डोनेसिया, हिन्दी, नेपाली, पंजाबी, उर्दू, तागालोग, थाई र भियतनामी।

जातीय समानताको प्रवर्द्धनको अवस्थित र योजनाबद्ध उपायहरूको बारेमा सोधपुछका लागि कृपया वरिष्ठ कार्यकारी अधिकारी (प्रशासन र कर्मचारी सम्बन्ध) Senior Executive Officer (Administration & Staff Relation) लाई निम्न च्यानलहरू मार्फत सम्पर्क गर्नुहोस् -

टेलिफोन नंबर. : 3902 8637
फ्याक्स नम्बर : 3902 8638
ईमेल : ad@doj.gov.hk

न्याय विभाग (Department of Justice)

मे २०२०